

लोक सेवा आयोग
नेपाल बैक लिमिटेड, चौथो, सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
२०७९/०५/१८

पत्र : प्रथम
समय : २ घण्टा ३० मिनेट

पूर्णाङ्क : १००

विषय : Economy, Banking and Accounting

प्रत्येक खण्डको उत्तर छुट्टाछुट्टै उत्तरपुस्तिकामा लेख्नुपर्नेछ । अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।

खण्ड "क"

५० अङ्क

१. नेपाल जस्तो विकासशील देशको लागि सार्वजनिक ऋणको आवश्यकता दर्शाउँदै आन्तरिक र बाह्य ऋणको फाइदा तथा बेफाइदा उल्लेख गर्नुहोस् ।
(Briefly mention the need of Public Debt for the developing country like Nepal. Also, mention the advantages and disadvantages of internal and external debt.)
४+६=१०
२. नेपालको आर्थिक विकासका चुनौतीहरू के-के हुन्? नेपाललाई समावेशी तथा दीर्घो विकासको मार्गमा डोर्‍याउन के-कस्ता उपायहरू अवलम्बन गर्नुपर्ला? सुझाव दिनुहोस् ।
(What are the challenges of economic development in Nepal? What measures would you suggest to lead Nepal on a path of inclusive and sustainable development?)
५+५=१०
३. "वित्तीय क्षेत्रको विकासले अर्थतन्त्रको वास्तविक क्षेत्रलाई सघाउँछ ।" उदाहरणसहित प्रष्ट पार्नुहोस् । १०
(“The development of financial sector enhances the real sector of the economy”, justify with examples.)
४. बैकिङ्ग प्रणालीमा ब्याजदर कसरी निर्धारण हुन्छ? ब्याजदर निर्धारणमा केन्द्रीय बैंकको भूमिका उल्लेख गर्नुहोस् ।
(How is interest rate determined in Banking System? Explain the roles of Central Bank to determine the interest rate.)
५+५=१०
५. मौद्रिक नीतिका उद्देश्यहरू के-के हुन्? आर्थिक वर्ष २०७९/८० को लागि नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले वित्तीय क्षेत्र सुधार र नियमन सम्बन्धमा गरेको व्यवस्था बुँदागतरूपमा उल्लेख गर्नुहोस् ।
(What are the objectives of Monetary Policy? List out the provisions made in the monetary policy for FY 2079/80 recently issued by Nepal Rastra Bank regarding Financial Sector Reform and Regulation.)
३+७=१०

खण्ड 'ख'

५० अङ्क

६. वाणिज्य बैंकको जोखिम व्यवस्थापन संरचनामा समेटनुपर्ने विषयहरू के-के हुन्? प्रभावकारी जोखिम व्यवस्थापनका लागि जोखिमको वर्गीकरण प्रस्तुत गर्नुहोस् ।
(What are the matters to be included in the Risk Management structure of commercial bank? Illustrate the classification of risks for effective Risk Management.)
५+५=१०
७. तरलता अनुपात भन्नाले के बुझ्नुहुन्छ? कुनै चार वटा तरलता अनुपातको उदाहरणसहित व्याख्या गर्नुहोस् ।
(What do you mean by Liquidity Ratios? Explain any four Liquidity Ratios with examples.)
२+८=१०
८. दोहोरो लेखाप्रणाली भन्नाले के बुझिन्छ? यसले लेखाप्रणालीको प्रभावकारिता कसरी बृद्धि गराउँदछ? उल्लेख गर्नुहोस् ।
(What do you understand by Double Entry System? How can it increase the effectiveness of accounting system? Explain.)
५+५=१०
९. चेकको परिभाषा दिनुहोस् । बैंक तथा वित्तीय संस्थाहरूले जारी गर्ने चेकका प्रकारहरू र तिनीहरूको विशेषताको बारेमा उल्लेख गर्नुहोस् ।
(Define Cheque. Explain the types of cheque with their features issued by banks and financial institutions.)
३+३+४=१०
१०. संगठनमा लेखापरीक्षणको महत्त्व दर्शाउँदै आन्तरिक र बाह्य लेखापरीक्षणबीच भिन्नता छुट्याउनुहोस् ।
(Mentioning the importance of audit in an organization, differentiate between internal and external audit.)
३+७=१०

:: समाप्त ::